



**मन्त्रालयी गाउँपालिका**  
**गाउँ कार्यपालिकाको कार्यालय**  
**खलंगा, पूर्वान्तर**  
**नागरिक वडापत्र**

क. व्यक्तिगत विवरण सिफारिस तथा प्रमाणिकरण

सेवाको किसिम	सेवा प्राप्त गर्न उपलब्ध गराउनु पर्ने कागज प्रमाण एवं प्रक्रिया	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र समय		जिम्मेवार निकायः सम्पर्क अधिकारी वा शास्त्री
		दस्तुर	समय	
१. नागरिकता सिफारिस	<ol style="list-style-type: none"> <li>जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति ।</li> <li>जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि।</li> <li>हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति ।</li> <li>निवेदकको पिता /माता /विवाहित महिलाको लागि पतिको ना.प्र.प.को सक्कल र प्रतिलिपि १/१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र.प. पत्रको प्रतिलिपि</li> <li>विवाहित महिलाको हकमा, निजको बाबु वा माझी तर्फको एकाधरका व्यक्तिको ना.प्र.प.को प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १/१ प्रति</li> <li>अन्य गा.पा. वाट वसाई सरी आएको व्यक्तिको हकमा वसाई वसाई दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति र वसोवासको प्रमाणितहुने कागजातहरू ।</li> <li>निवेदकको पिता /पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र र नाताप्रमाणितको सक्कल र प्रतिलिपि १/१ प्रति</li> <li>कार्यालयले आवश्यकता अनुसार स्थलगत किटानी सर्जिमिन मुचुल्का गर्न सक्ने ।</li> </ol>	रु १५०	सोही दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा:अध्यक्ष वा वडा सचिव
२. नागरिकता प्रतिलिपि सिफारिस	<ol style="list-style-type: none"> <li>अनुसुची बमोजिम निवेदन फाराम ।</li> <li>हराएको ना.प्र.प.पत्रको प्रतिलिपि ।</li> <li>ना.प्र.पत्र झुत्रो वा अक्षरफोटो नवभूम्ने भएमा सक्कल प्रति ।</li> <li>हालसालै खिचेएको पासपोर्ट साइजको २ प्रति फोटो ।</li> <li>नागरिता अन्यत्र जिल्लाको भएमा वसाईसराई दर्ता र विवाहीतको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> </ol>	रु ३००	सोही दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा:अध्यक्ष वा वडा सचिव
३. नाम थर संशोधन/दुवै नामको व्यक्तिएको भएको सिफारिस	<ol style="list-style-type: none"> <li>व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन ।</li> <li>सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि</li> <li>नामथर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि</li> <li>वसाईसराई गरी आएको भए वसाईसराई प्रमाण पत्रको प्रतिलिपि</li> <li>पासपोर्ट साइजको फोटो २ प्रति</li> <li>आवश्यकता अनुसार सर्जिमिन मुचुल्का गरिने</li> </ol>	नेपाली:रु १५०/ नेपाली: २०० अंग्रेजी: रु ५००	सोही दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा:अध्यक्ष वा वडा सचिव
४. विवाहित, अविवाहित, जन्म मिति प्रमाणित / सिफारिस	<ol style="list-style-type: none"> <li>व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन</li> <li>सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि</li> <li>विवाह दर्ता/जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि</li> <li>अविवाहित प्रमाणित गर्नुपर्नेको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि र अभिभावकको सनाखत</li> <li>आवश्यकता अनुसार सर्जिमिन मुचुल्का</li> </ol>	नेपाली: रु २०० अंग्रेजी: रु ५००	सोही दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा:अध्यक्ष वा वडा सचिव
५. स्थायी /अस्थायी वसोवास प्रमाणित सिफारिस	<ol style="list-style-type: none"> <li>व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन</li> <li>सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि</li> <li>जग्गा धनी प्रमाण, पूर्जा र घर नियमण इजाजत पत्रको प्रतिलिपि</li> <li>घरजग्गा कर तिरेको चुक्ता पत्रको प्रतिलिपि</li> <li>नागरिता अन्यत्र जिल्लाको भएमा वसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि</li> </ol>	नेपालीमा: २०० अंग्रेजीमा: रु ५००	सोही दिन	सम्बन्धित वडा:अध्यक्ष वा वडा सचिव
६. चारित्रिक प्रमाणित सिफारिस	<ol style="list-style-type: none"> <li>व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन</li> <li>सम्बन्धित व्यक्तिको ना.प्र.पत्रको प्रतिलिपि</li> <li>पासपोर्ट साइजको २ प्रति फोटो</li> <li>नागरिकता अन्यन्त्रको भएमा वसाई-सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि</li> </ol>	रु. ५००	सोही दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	६. चारित्रिक प्रमाणित सिफारिस
७ पारिवारिक नाता प्रमाणित तथा नाता कायम प्रमाणित / सिफारिस	<ol style="list-style-type: none"> <li>व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन</li> <li>सम्बन्धित व्यक्तिहरूको ना.प्र.प.को प्रतिलिपि १/१ प्रति, नाता प्रमाण खुल्ने कागजातको सक्कल र प्रतिलिपि</li> <li>गा.पा. वाहिरका ना.प्र. पत्र भएमा वसाई सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि</li> <li>नावालकको हकमा जन्म दर्ताको सक्कल र प्रतिलिपि</li> <li>हालसालै खिचेको पासपोर्ट साइजको फोटो २/२ प्रति</li> <li>अन्य आवश्यकता अनुसारका कागजात</li> <li>आवश्यकता अनुसारको सर्जिमिन गर्न सक्ने</li> </ol>	नेपालीमा: ३०० अंग्रेजीमा:५००	सोही दिन वा सर्जिमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा:अध्यक्ष वा वडा सचिव

८. मृत्यु पश्चातको नाता प्रमाणित	१. अनुसूची अनुसारको निवेदन फाराम २. मृतकका नातेदारहरु (हकदारहरु) को ना.प्र.प.को प्रतिलिपि ३. मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, नावालकको हकमा जन्म दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि ४. बडाको किटानी सर्जीमिन मुचुल्का ५. मृतकका नातेदारहरु (हकदारहरु)को फोटो २/२ प्रति ६. मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाई-सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ७. मृतकको नातेदारहरु(हकदारहरु) सबै उपस्थित हुनुपर्ने	रु. ३००	सोही दिन वा सर्जीमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा:अध्यक्ष वा वडा सचिव
९. मोही लगतकटा सिफारिस	१. ब्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन २. मोहियानी अस्थाइ निस्साको सक्कल र प्रतिलिपि ३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ४. नागरिकताको प्रतिलिपि	आर्थिक ऐन बमोजिम	सोही दिन	सम्बन्धित वडा: वडा सचिव
१०. घर जग्गा नामसारी - (पैतृक सम्पति)	१. ब्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन २. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. मृतकसंगको नाता प्रमाणित पत्रको प्रतिलिपि ४. सम्बन्धित हकदारहरुको ना.प्र.को प्रतिलिपि ५. नावालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ६. मृतकका नामको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ७. निवेदकको नागरिकता अन्यन्त्रको भएमा सम्बन्धित गा.पा. वाट हालसालै हकदार प्रमाणित गरिएको पत्र ८. हकदारहरुको पासपोर्ट साइजको फोटो २/२ प्रति ९. चालु आ.व.को घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि	रु. १०००	सोही दिन	सम्बन्धित वडा: अध्यक्ष वा सचिव
११. चार किल्ला प्रमाणित	१. कार्यालयले उपलब्ध गराएको निवेदन फाराम २. निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ४. सम्बन्धित जग्गाको स्पस्ट नक्सा/ट्रेस ५. चालु आ.व. को मालपोत तिरेको रसिदको प्रतिलिपि ६. आवश्यक परेमा सर्जीमिन मुचुल्का  (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)	रु. ५००	सोही दिन वा सर्जीमिन पश्चात्	सम्बन्धित वडा: अध्यक्ष वा वडा सचिव
१२. घर बाटो प्रमाणित	१. कार्यालयले उपलब्ध गराएको निवेदन फाराम २. ज.ध.प्र.पत्र को प्रतिलिपि र ना.प्र.प.को प्रतिलिपि ३. जग्गाको स्पस्ट नक्सा/ट्रेस ४. चालु आ.व. को मालपोत तिरेको रसिदको प्रतिलिपि ५. आवश्यक परेमा सर्जीमिन मुचुल्का  (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)	बाटोको स्तर हेरी आर्थिक ऐन बमोजिम	प्रविधिक निरीक्षण वा सर्जीमिन पश्चात्	सम्बन्धित वडा: अध्यक्ष वा वडा सचिव
१३. विद्युत/खानेपानी/टर्फ लफोन लाइन जडान सिफारिस	१. ब्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन २. घर भएको स्थानको ज.ध.प्र.पत्रको प्रतिलिपि ३. निवेदकको ना.प्र. पत्रको प्रतिलिपि ४. घर नक्सापास इजाजत पत्रको प्रतिलिपि ५. घरजग्गा कर चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि ६. घर निर्माणको आशिक वा पूर्ण सम्पन्न पत्रको प्रतिलिपि	आर्थिक ऐन बमोजिम	सोही दिन	सम्बन्धित वडा: वडा अध्यक्ष वा वडा सचिव
१४. सम्पति मूल्यांकन सिफारिश	१. ब्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन २. ना.प्र. पत्रको प्रतिलिपि ३. घर नक्सापास प्रमाण पत्रको प्रतिलिपि ४. कित्ता नापी नक्सा (ब्ल्यु प्रिन्ट/ट्रेस) ५. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ६. घरजग्गा करचुक्ता पत्र र मालपोत तिरेकोरसिदको प्रतिलिपि  (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)	मूल्यांकनको ०.१०% (नेपालीमा) ०.०५% (अंग्रेजीमा)	सोही दिन वा सर्जीमिनको हकमा बढीमा ३ दिन	सम्बन्धित वडा: वडा अध्यक्ष वा वडा सचिव
१५. आयश्रोत प्रमाणित	१. ब्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन २. ना.प्र.प.को प्रतिलिपि ३. आयश्रोतको प्रमाणकागजातहरुको सक्कल र प्रतिलिपि ४. घर भाडा बापत प्राप्त आयमा बहाल कर तिरेको प्रमाण र गाउँपालिकालाई बहाल कर बुझाएको रसिदको प्रतिलिपि  <b>न्यवसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा</b> १ स्थानीय निकायमा दर्ता/नवीकरण प्रमाणपत्रको प्रतिलिपि २ आन्तरिक राजश्व कार्यालयमा दर्ता प्रमाण पत्रको प्रतिलिपि ३ अधिल्लो आ.व.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ४ अधिल्लो आ.व.को लेख परीक्षण प्रतिवेदनको प्रतिलिपि	आर्थिक ऐन बमोजिम	३ दिन	सम्बन्धित वडा: वडा अध्यक्ष वा वडा सचिव

१६. नक्सा पास	१. गा.पा. कार्यालयले उपलब्ध गराएको फाराम २. जग्गा धनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपि ३. ना.प्र.प. को प्रतिलिपि र फोटो २ प्रति ४. नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट/ट्रेस) ५. ईन्जिनियरीङ्ग काउन्सीलमा दर्ता भएका ईन्जिनियरहरूले बनाएको राष्ट्रिय भवन निर्माण आचारसंहिता २०७२अनुसार भवनको नक्सा ६. डिजाइन गर्ने ईन्जिनियरको ईन्जिनियरीङ्ग काउन्सीलमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि ७. नियमानुसार कर तथा मालपोत तिरेको रसिद ८. साँध सदियारको मन्जुरी	आर्थिक ऐन वमोजिम	७ दिन देखि १० दिन भित्र	गाउँपालिका: नक्सा पास शाखा र गाउँपालिका अध्यक्ष
१७. नक्सा नामसारी	१. गा.पा. कार्यालयले उपलब्ध गराएको निवेदन २. घर नक्सा पास भएको प्रमाणपत्र, पास भएको सक्कल नक्सा र नक्साको प्रतिलिपि ३. लालपूर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि ४. रजिस्ट्रेसन (लिखत) कागजको प्रतिलिपि ५. घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि ६. नापी शाखाबाट प्रमाणित नापी नक्सा (ब्लु प्रिन्ट/ट्रेस)	आर्थिक ऐन वमोजिम	७ दिन	गाउँपालिका: प्राविधिक शाखा ( नक्सापास उपशाखा शाखा र गाउँपालिका अध्यक्ष
१८. घर निर्माण पुर्ण/आशिक सम्पन्न प्रमाण पत्र	१. गा.पा. कार्यालयले उपलब्ध गराएको निवेदन २. नक्सा पासको सक्कल र प्रतिलिपि ३. पूर्जाको प्रतिलिपि, ना.प्र.को प्रतिलिपि र फोटो २ प्रति ४. घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत रसिदको प्रतिलिपि ५. चारै दिशा बाट रिक्चिएको प्रस्त देखिने फोटो १/१ प्रति ६. सम्बन्धित प्रविधिको स्थलगत निरीक्षणको प्रतिवेदन	आर्थिक ऐन वमोजिम	१ दिन वा प्राविधिकको स्थलगत निरीक्षण पश्चात्	गाउँपालिका: प्राविधिक शाखा ( नक्सापास उपशाखा) शाखा र गाउँपालिका अध्यक्ष
१९. घर नक्सा नवीकरण	१. गा.पा. कार्यालयले उपलब्ध गराएको निवेदन २. नक्सा पासको सक्कल र प्रतिलिपि ३. पूर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र फोटो २ प्रति ४. घर निर्माण भएको भए निर्माण भएको तला सम्मको घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत रसिद प्रतिलिपि ५. नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट/ट्रेस) ६. सम्बन्धित प्रविधिको स्थलगत निरीक्षणको प्रतिवेदन	आर्थिक ऐन वमोजिम	एक दिन वा प्राविधिकको स्थलगत निरीक्षण पश्चात्	गाउँपालिका: प्राविधिक शाखा ( नक्सापास उपशाखा) शाखा र गाउँपालिका अध्यक्ष
<b>ख. दर्ता, नवीकरण, स्वीकृति</b>				
१. आधारभूत विद्यालय, स्कॉलर स्वीकृतिको लागि तथा कक्षा अपग्रेड गर्ने नगरपालिकामा सिफारिस	१. सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र २. विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि ३. नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली वमोजिम विद्यालयको विवरण भरिएको फाराम ४. निजिको समान तहका २ विद्यालयबाटसहमती पत्रको प्रतिलिपि ५. विद्यालयको नामको भवन तथा भाडाको भवन भएमा घरजग्गा कर तिरेको कर चुक्ता पत्रको प्रतिलिपि ६. घर भाडामा लिएको भए सम्भौता पत्रको प्रतिलिपि ७. सम्बन्धित बडा कार्यालयको सिफारिश	आर्थिक ऐन वमोजिम	गाउँ कार्यपालिकाको बैठकबाट	गाउँपालिका: शिक्षा शाखा, प्रमुख प्रशासकीय अधिकृत एवं नगर प्रमुख
२. संस्था दर्ता/नवीकरण	१. सम्बन्धित व्यक्ति/संस्थाको निवेदन २. बडा कार्यालयको सिफारिस ३. संस्थाको विधान २ प्रति, ४. संस्था अन्यत्र दर्ता भई सकेको भए प्रमाण पत्र प्रतिलिपि ५. संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको रसिदको प्रतिलिपि भडामा लिएको भए सम्भौता पत्रको प्रतिलिपि ६. साधारण सभाको निर्णयको प्रतिलिपि ७. अधिल्लो आ.व.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि	आर्थिक ऐन वमोजिम	सोही दिन	गाउपालिका: गाउँपालिका अध्यक्ष एवं प्रमुख प्रशासकीय अधिकृत
३. व्यवसाय दर्ता	१ सम्बन्धित व्यक्तिको निवेदन पत्र २.पासपोर्ट साइजको २ प्रति फोटो ३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ४.घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर/जमिन बहालमा लिएको सम्भौता पत्रको प्रतिलिपि ५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र	आर्थिक ऐन वमोजिम	सोही दिन	गाउँपालिका: राजस्व शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत
४. उद्योग दर्ता तथा सिफारिस	१. सम्बन्धित उद्योगीको रितपुर्वको निवेदन २. उद्योगीको ना.प्र.प.को प्रतिलिपि ३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि ४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संभौताको प्रतिलिपि ५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि ६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरूको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि ७. सम्बन्धित बडा कार्यालयको सर्जिमिन सहितको सिफारिस	आर्थिक ऐन वमोजिम	२ दिन वा सर्जिमिन मुचुल्का पश्चात्	गाउँपालिका: गाउँपालिका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत

५. टोल विकास संस्था तथा अन्य समुह	१. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन २. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि ३. संस्थाको विधान, २ प्रति ४. कार्य समितिमा रहेका पदाधिकारीहरूको नाप्र.पको प्रतिलिपि ५. वडा कार्यालयको सिफारिस	आर्थिक ऐन वमोजिम	१ दिन	गाउँपालिका: गाउँ प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
-----------------------------------	---	------------------	-------	--

#### ग. पञ्जीकरण तथा सामाजिक सुरक्षा

१. जन्म दर्ता	१. सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसूची फाराम २. सुचकको नाप्र.पको सक्कल र प्रतिलिपि ३. नवजात शिशुको बाबु र आमाको नाप्र.पत्रको सक्कल र प्रतिलिपि ४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ५. गा.पा. बाहिरबाट आएको ब्यक्तिको हकमा बसाइसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि ६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि	रु १००	सोही दिन	सम्बन्धित वडा: अध्यक्ष/वडा सचिव
२. मृत्युदर्ता	१. सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम २. सुचकको नाप्र.पको सक्कल र प्रतिलिपि ३. मृतकको नाप्र.पत्रको सक्कल र प्रतिलिपि ४. गा.पा. बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि ५. अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण पत्रको प्रतिलिपि	रु ५०	सोही दिन	सम्बन्धित वडा: अध्यक्ष/वडा सचिव
३. विवाहदर्ता	१. पति पत्नी दुवैले संयुक्त रूपमा सहिताप गरेको विवाह दर्ता अनुसूची फाराम २. पति पत्नी स्वयं अनिवार्य उपस्थिति हुनु पर्ने ३. पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने ४. पत्नीको विवाह हुनु अगाडै नागरिता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने ५. पत्नीको नागरिता प्रमाण पत्र नवनाएको भए जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि । ६. पत्नीको पिता वा माझी तर्फको एकाधरको नागरिकता प्रतिलिपि	रु २००	सोही दिन	सम्बन्धित वडा: अध्यक्ष/वडा सचिव
४. बसाइसराई दर्ता	१. बसाइ सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसूची फाराम भरी पेश गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित) २. सुचकको नाप्र.पको सक्कल र प्रतिलिपि ३. मुलीको नाप्र.पत्र ४. घर, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी र सो नभएको हकमा बसाइ खुल्ने प्रमाण कागज ५. बसाइसराई गरी आएकाहरूको नागरिताको प्रतिलिपि/जन्म दर्ता प्रमाण पत्र	रु. १०००	सोही दिन	सम्बन्धित वडा: अध्यक्ष/वडा सचिव
५. सम्बन्ध विच्छेद	१. अदालतको फैसलाको प्रतिलिपि २. सम्बन्धित ब्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसूची फाराम ३. सुचकको नागरिता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ४. गाउँपालिका बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि	रु. १०००	सोही दिन	सम्बन्धित वडा: अध्यक्ष/वडा सचिव

#### (२) सामाजिक सुरक्षा सम्बन्धी

१. सामाजिक सुरक्षा कार्यक्रमः जेष्ठ नागरिक, वलित, एकल महिला, विधवा महिला, क र स वर्गका असक्त अपाग र दलित बालबालिका परिचय पत्र	१. सम्बन्धित ब्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि २. विधवा महिलाको लागि पतिको मृत्युदर्ता, मृतकसँग विवाह दर्ता र मृत्युपछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि ३. अशक्त अपागता भएका ब्यक्तिहरूको लागि अपांगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ४. दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि वाबु र आमाको विवाह दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि ५. सम्बन्धित ब्यक्तिको पासपोर्ट साइजको २/२ प्रति फोटो ६. बसाइ-सराई गरी आएकोमा बसाई-सराई प्रमाण पत्रको प्रतिलिपि <i>(स्वयं उपस्थित हुनुपर्ने साथै ज्येष्ठ नागरिकको हकमा हरेक वर्षको श्रावण १ गते मंसिर १५ गते भित्र र अन्यको हकमा जुनसुकै बस्तत आवेदन गर्नसक्ने)</i>	निःशुल्क	सोही दिन	सम्बन्धित वडा: अध्यक्ष/वडा सचिव
२. सामाजिक सुरक्षा कार्यक्रमः परिचय पत्र नवीकरण	१. परिचय पत्रको प्रतिलिपि २. नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. अन्यत्रको नागरिकता भए बसाई-सराई प्रमाणपत्रको प्रतिलिपि ४. सम्बन्धित ब्यक्तिको पासपोर्ट साइजको फाटो २ प्रति <i>(हरेक वर्ष श्रावण १ गते देखि मंसिर १५ गते भित्र, सम्बन्धित ब्यक्ति स्वयं उपस्थित हुनुपर्ने)</i>	निःशुल्क	सोही दिन	सम्बन्धित वडा: अध्यक्ष/वडा सचिव
३. भत्ता रकम बुझन	सम्बन्धित वडा कार्यालयबाट भत्ता रकम बुझन सकिनेछ । १. परिचय पत्र २. नागरिकता	निःशुल्क	१ दिन	सम्बन्धित वडा: अध्यक्ष/वडा सचिव

#### घ. कर शुल्क

१. मालपोत असुली	१. जग्गाधनी प्रमाणपत्र वा प्रतिलिपी २. पछिल्लो पटक मापलोत तिरेको रसिद	आर्थिक ऐन वमोजिम	१ दिन	गाउँपालिका: राजस्व शाखा
२. एकीकृत सम्पति कर	१. जग्गाधनी प्रमाणपत्र वा प्रतिलिपी २. पछिल्लो पटक कर तिरेको रसिद	आर्थिक ऐन वमोजिम	१ दिन	गाउँपालिका: राजस्व शाखा
३. व्यवसाय कर	१. उद्योग व्यापार तथा व्यवसाय दर्ता प्रमाणपत्र २. पछिल्लो पटक कर तिरेको विवरण खुल्ने कागजात	आर्थिक ऐन वमोजिम	१ दिन	गाउँपालिका: राजस्व शाखा
४. योजना संभोगा तथा भक्तानी				

१. आयोजना सम्भौता तथा वैक स्वाता खोल्न	१. रितपूर्वक भरिएको नगरपालिकाले उपलब्ध गराएको आयोजना तथा संभौता फाराम २. उपभोक्ता समिति/अनुगमन समिति गठन गर्दाको निर्णय प्रतिलिपि ३. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ४. उपभोक्ता समितिका पदाधिकारीको नागरिताको फोटोकपी ५. प्राविधिक लागत अनुमान (लई.)/ कार्यक्रम	निःशुल्क	१ दिन	गाउँपालिका: योजना शास्त्रा, प्राविधिक शास्त्रा, प्रमुख प्रशासकीय अधिकृत
२. आयोजना किस्ता भुक्तानी र फरफारक	१. किस्ता भुक्तानी वा फरफारक निवेदन २. विल भरपाई ३. वडा समितिको सिफारिस ४. योजना सम्बन्धी भएमा प्राविधिक प्रतिवेदन ५. योजना सम्पन्न भएको उपभोक्तासमितिको निर्णय प्रतिलिपि ६. अनुगमन समितिको निर्णय प्रतिलिपि ७. वडासचिव/वडा अध्यक्षको रोहवरमा गरिएको सार्वजनिक परीक्षणको निर्णय प्रतिलिपि	निःशुल्क	१ दिन	गाउँपालिका: योजना, प्राविधिक लेखा शास्त्रा, प्रमुख प्रशासकीय अधिकृत

#### च. न्याय सम्पादन

१. न्यायीक समितिमा मुद्दा दर्ता र प्रतिउत्तर पत्र दर्ता	१. हदस्याद तोकिएको विषयमा सोही बमोजिम र नतोकिएकोमा ३५ (पैतिस) दिनभित्र रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन पत्र । २. आवश्यक सम्बद्ध कागजातहरू २. आवश्यक सम्बद्ध कागजातहरू	रु. २००	सोही दिन	न्यायीक समिति वा समितिले तोकेको मेलमिलापकर्ता / केन्द्र
२. न्यायीक समितिले उजुरी हेतु विषय र समाधानको तरिका	न्यायीक समितिबाट निरुपण, फैसला हुने विषयहरू: (क) आलीधुर, बाँधपैनी, कुलो वा पालीघाटको बाँफाँ तथा उपयोग, (ख) अर्काको बाली नोक्सानी (ग) चरन, घाँस, दाउरा (घ) ज्याला मजुरी नदिएको, (ङ) घरपालु वा पशुपांसी हराएको वा पाएको, (च) ज्येष्ठ नागरिक पालन पोषण तथा हेरचाह नगरेको, (छ) नावालक छाराछोरी वा पति पत्नीलाई आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको, (ज) वार्षिक २५ लाख रुपैयाँ सम्मको घरबहाल (झ) अन्य व्यक्तिको घर, जग्गा वा सम्पत्तिलाई असर पनेगरी रुख विरुद्ध लगाएको, (ञ) आफ्नो घर वा बलसीबाट अर्काको घर, जग्गा वासार्वजनिक बाटोमा पानी झारेको, (ट) सैषियाराको जग्गा तर्फ झ्याल राखी घर बनाउनउँदा छोइनुपर्ने जग्गा नछोडेको, (ठ) कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको (ड) अन्य कानून बमोजिमका विषयहरू	मेलमिलापको माध्यमबाट मात्र छिनोफानो हुने विषयहरू: (क) सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्काले चापी चिरी वा खुसाइ खाएको, (ख) सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने जग्गामा घर वा कुनै संरचना बनाएको (ग) पति-पत्नी बीचको सम्बन्धविच्छेद, (घ) अंगभंग बाहेकको बढीमाँ वर्षसम्म कैद हुने कुटपिट, (ङ) गाली बेड्जती, (च) लुटपिट, (छ) पशुपांसी छाडा छाडेको वा राख्दा वा पाल्दा लापरबाही गरी अरुलाई असर पाएको, (ज) अरुको आवास मा अनधिकृत प्रवेश गरेको, (झ) अर्काको हक/भोगमा रहेको जग्गा आबाद/भोगचलन (ञ) द्वन्द्वी प्रदुषण गरी वा फोहोरमैला फ्याँकी छिनेकीलाई असर पुऱ्याएको, (ट) प्रचलित कानून बमोजिम सेलमिलाप हुनसक्ने व्यक्तित बादी क्षेत्र दायर हुने अन्य देवानी र १ वर्षसम्म कैद हुनसक्ने फौजदारी विवाद ।		

#### ज. विविध विषयहरू

१. सूचनाको हक सम्बन्धी विवरण	१. रितपूर्वक पेश गरिएको निवेदन २. निवेदकको नागरिकता वा नागरिक भएको परिचय खुलेने प्रमाणपत्रको प्रतिलिपि (दश पुऱ्य भन्दा बढीको विवरण भएमा शुल्क लाग्ने)	A4 साइज, रु ५/प्रतिपृष्ठ २ A4+ रु १०/प्रतिपृष्ठ	१ दिन	गाउँपालिका वा वडा कार्यालयः सूचना अधिकारी
२. बन्द घर कोठा खोल्ने रोहवर	१. रितपूर्वक विवरण खुलेको निवेदन २. बन्द घर कोठा खोल्नुपर्नाको कारण आधार स्पष्ट हुने कागजात ३. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि	रु १००	सोही दिन	वडाध्यक्ष वा वडा सचिव
३. गाविस/वडा फरक परेको सम्बन्धी सिफारिश	१. रितपूर्वक पेश गरिएको निवेदन २. निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (सधीय पुऱ्य संरचना वा सरकारको निर्णयले फरक परेकोमा मात्र)	नेपालीमा: निःशुल्क अंग्रेजीमा: रु १००	सोही दिन	वडाध्यक्ष वा वडा सचिव
४. सिफारिशहरू (अंग्रेजीमा)	१. सम्बन्धित क्र.सं. मा उल्लेख गरिए बमोजिमका कागजातहरू पेश गर्नुपर्ने २. अन्य सिफारिशहरू अंग्रेजीमा गर्नुपर्दा नियमानुसार कागजात	रु ५००		सम्बन्धित क्र.सं.मा उल्लेख भएबमोजिम वा नियमानुसार

**नोट:** उपरोक्त वडापत्रमा उल्लेख नभएका सेवा/शुल्कको हकमा गाउँपालिकाको आर्थिक ऐन बमोजिम हुनेछ र सेवा प्रवाह प्रक्रिया गाउँपालिकाको प्रचलित नियमानुसार हुनेछ । सेवासम्बद्ध थप जानकारी सूचना अधिकारी वा सम्बन्धित पदाधिकारी/कर्मचारीबाट लिन सकिनेछ । साथै, सेवाप्रवाह सम्बन्धी कुनै विषयमा वडास्तरका कर्मचारीको हकमा वडाध्यक्ष समक्ष, गाउँ कार्यपालिकाका कर्मचारीको हकमा प्रमुख प्रशासकीय अधिकृत समक्ष र प्रमुख प्रशासकीय अधिकृतको हकमा गाउँपालिका अध्यक्ष समक्ष गुनासो व्यक्त गर्न सकिनेछ ।

(आवश्यक कागजातहरू गा.पा.को तथा गा.पा. को website: [www.mallaranimun.gov.np](http://www.mallaranimun.gov.np) तथा वडाकार्यालयमा संम्पर्क गर्नुहोला ।)